



नेपाल सरकार

सङ्गीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

(स्थानीय तह मन्त्रालय शाखा)

नेपाल सरकार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
सिंहदरबार, काठमाडौं

सिंहदरबार, काठमाडौं
फोन नं.-४२००५११/४२००३०४

पत्र संख्या: ०७६।७७

चलानी नं.: ४८२

मिति: २०७७।०३।१७

श्री स्थानीय तह (सबै)

विषय: सलह कीराको व्यवस्थापन सम्बन्धमा ।

प्रस्तुत विषयमा कृषि तथा पशुपन्धी विकास मन्त्रालयको पत्र संख्या: २०७६/७७ च.नं. ३४९ को सलह कीरा व्यवस्थापन सम्बन्धी प्राप्त पत्र संलग्न छ । विस्तृत व्यहोरा पत्रबाट अवगत गरी सलह कीराको व्यवस्थापन सम्बन्धी कार्य गर्नु गराउनु हुन आदेशानुसार अनुरोध छ ।

चिरञ्जीबी नेपाल
शाखा अधिकृत

बोधार्थ:

श्री कृषि तथा पशुपन्धी विकास मन्त्रालय, सिंहदरबार ।

श्री सूचना तथा प्रविधि शाखा: website मा upload गरिदिनु हुन ।



२-४५८-३
२३३
३१९८

नेपाल सरकार

संस्कृत विभाग
दर्ता नं.: १२४६६
मिति: २०८६। ३। १८

फोन नं.:
४२९९६३५
४२९९८०८
४२९९९३२
४२९९६६५
४२९९६८७
४२९९९९५

पत्र संख्या: १०६६। ०६६

च.नं.: ३४९

श्री संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,
सिंहदरबार, काठमाण्डौ।



प्लान्स: ४२९९९३५
सिंहदरबार, काठमाण्डौ
नेपाल

१०६६। ०६६
३। १८। २०८६
विषय: सलह कीराको व्यवस्थापन सम्बन्धमा

प्रस्तुत विषयमा हाल नेपालमा सलह कीराको झुण्डहरु प्रवेश गरी सकेको र थप झुण्डहरु सिमा नजिकका भारतीय प्रान्तहरुमा देखिएको जानकारी प्राप्त हुन आएकोले विशेष सजगता अपनाउन र तपशिल बमोजिका व्यवस्थापनका उपायहरु अपनाई सक्रियताका साथ व्यवस्थापनमा लाग्नका लागि सबै स्थनीय तहहरुमा निम्नानुसारको अनुरोध पठाई सहयोगका लागि अनुरोध छ।

डा. हरि बहादुर के.सी.
सहसचिव

निम्न:

- सलह फोकल विन्दु तोकी केन्द्र तथा प्रदेश तहमा जानकारी गर्ने गराउने।
- स्थानीय तहमा रहेका कृषि शाखाहरु मार्फत कृषकहरुलाई सूसूचित राख्न सहयोग गर्ने।
- Power Sprayer र विषादी लगायतका वस्तुहरु तयारी अवस्थामा राख्ने।
- विषादी छर्ने व्यक्तिहरुलाई PPE को व्यवस्था गर्ने गराउने।
- विभिन्न सज्जार माध्यमद्वारा कृषकहरुलाई सजग रहन र व्यवस्थापन विधिवारे जानकारी गराउने।
- सलहको सम्भावित प्रवेशका विन्दुहरु साथै उडानको दिशाका बारेमा निरन्तर जानकारी लिने र सचेत गराउने।
- धैरै प्रोटीन युक्त कीरा भएकोले आएका झुण्डहरुलाई जालोको पासोमा संकलन गरी जम्मा गरेर पशु आहारा बनाउन सकिन्छ।
- यदि त्यस क्षेत्रमा बस्ने सम्भावना देखिएमा सामुहिक रूपमा कुनै पनि माध्यम (जस्तै: आवाज, धुवाँ, आदि) बाट बस्न वाधा पुऱ्याइ झुण्डलाई अन्यत्रै मोडिदिन अभियान चलाउने।
- नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा भूल वा जालीले छोपेर पनि जोगाउन लगाउने।
- टनेल भित्रको बालीलाई वरिपरीबाट कीरा छेक्ने जालीले बेरेर जोगाउन लगाउने।
- धानको व्याडमा जाली वा त्रीपाल आदीले छोपेर जोगाउने।
- विषादीको लगत राख्ने र आवस्यक परेमा खरिद गरी राख्ने र एग्रोभेटहरुलाई सूसूचित र तयारी अवस्थामा राख्ने।
- खेतबारी वा साविजिनक स्थान, जङ्गलमा आश्रय लिइरहेको पाइएमा तत्काल असर गर्ने विषादीको प्रयोग गर्ने। मालाधियन ५०% ई. सी. ३ मि. ली वा ल्याम्डा साइहेलोथ्रीन ५% ई.सी. ०.७ मि.ली वा क्लोरपाइरफोस २०% ई.सी.१.८८ मि.ली वा डेल्टामेथ्रीन २.८ % ई.सी. प्रति लिटर पानीका दरले साँझपख वा विहान सबैरै स्प्रेयरबाट छेरेर मार्न सकिन्छ।
- प्रदेश तथा केन्द्रीय निकायहरुमा सलहको उपस्थितिको बारेमा आवस्यक जानकारी गराउने।